



## स्थानीय राजपत्र

### बेलडाँडी गाउँपालिकाबाट प्रकाशित

खण्ड: ६ संख्या: ४२ मिति: २०७९/१२/१४

बेलडाँडी, कञ्चनपुर, सुदूरपश्चिम प्रदेश, नेपाल

भाग ३

स्थानीय सरकार

कार्यविधिको नाम : बेलडाडी गाउँपालिकाको व्यवसाय दर्ता तथा नविकरण  
कार्यविधि, २०७९

प्रस्तावना :

गाउँपालिका क्षेत्रभित्र संचालनमा रहेका तथा संचालन गर्न चाहने व्यापार तथाव्यवसायहरूको दर्ता, नविकरण, नियमन तथा व्यवसायमैत्री वातावरण निर्माणगर्न, अभिलेख राख्न, व्यापार तथा व्यवसायलाई गरेको दायरामा ल्याउन नीतिगतव्यवस्थागर्नुपर्ने भएकाले स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारप्रयोग गरी बेलडाँडी गाउँपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७५ को दफा ४ बमोजिम बेलडाँडी गाउँ कार्यपालिकाले बेलडाडी गाउँपालिकाको व्यवसाय दर्ता तथा नविकरण कार्यविधि, २०७९ बनाई लागु गरेको छ।

**१. नाम र प्रारम्भ :**

(१) यस कार्यविधिको नाम बेलडाडी गाउँपालिकाको व्यवसाय दर्ता तथा नविकरण कार्यविधि, २०७९ रहेको छ ।

(२) यो कार्यविधि तत्काल लागु हुनेछ ।

**२. परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यो कार्यविधिमा,**

(क) “कर” भन्नाले गाउँपालिकासँग सम्बन्धित र प्रचलित ऐन, नियमावली र यो कार्यविधि बमोजिम गाउँपालिकाले आफ्नो क्षेत्र भित्रको बेलडाडी गाउँपालिकाको व्यवसाय दर्ता तथा नविकरण कार्यविधि, २०७९ व्यवसायमा पूँजीगत लगानी, आर्थिक कारोबार, क्षेत्रगत एवं व्यापारिक महत्वको आधारमा लगाउन सक्ने व्यवसाय करहरूलाई सम्झनुपर्छ र सो शब्दले व्यवसाय करको अतिरिक्त लाग्ने थप शुल्क, दर्ता, जरिवाना समेतलाई जनाउँछ ।

(ख) “करदाता” भन्नाले दफा ६ बमोजिम कर तिर्नुपर्ने दायित्व भएकाव्यक्ति, फर्म वा संघ/संस्थालाई सम्झनु पर्दछ ।

(ग) “कार्यपालिका” भन्नाले बेलडाडी गाउँ कार्यपालिकालाई सम्झनु पर्दछ ।

(ग) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले गाउँपालिकाको प्रशासकीय प्रमुखको रूपमा नियुक्त कर्मचारीलाई सम्झनु पर्दछ ।

(घ) “कर अधिकृत” भन्नाले यो कार्यविधि बमोजिम कर अधिकृतको कामगर्ने कर्मचारीलाई सम्झनु पर्दछ ।

(ङ) “वडा” भन्नाले गाउँपालिकाको वडा सम्झनु पर्दछ ।

(च) “कार्यालय” भन्नाले गाउँकार्यपालिकाको कार्यालय सम्झनु पर्दछ । सो शब्दले वडा कार्यालय समेतलाई बुझाउनेछ ।

(छ) “शाखा” भन्नाले राजश्वसम्बन्धी शाखा तथा उपशाखालाई सम्झनुपर्दछ ।

(ज) “व्यवसायी” भन्नाले व्यापार तथा व्यवसाय संचालन गर्नेगरी गाउँपालिकामा व्यवसाय दर्ता गर्ने व्यक्ति/फर्म/संघसंस्थालाईसम्झनु पर्दछ ।

(झ) “गाउँपालिका” भन्नाले बेलडाडी गाउँपालिकालाई सम्झनु पर्दछ ।

**३. दर्ता गरी व्यवसाय सञ्चालन गर्नुपर्ने :** गाउँपालिका क्षेत्रभित्र कुनै पनि व्यवसाय संचालन गर्नु अघि यस कार्यविधि बमोजिम व्यवसाय दर्ता गर्नुपर्नेछ । यसअघि स्थापना भै संचालनमा रहेका व्यवसायहरू समेत यसै कार्यविधि बमोजिम दर्ता गर्नुपर्ने छ ।

**अनुसूची-४**

**कार्यविधिको दफा २२ सँग सम्बन्धित**

बेलडाडी गाउँपालिका  
गाउँकार्यपालिकाको कार्यालय  
बेलडाडी, कंचनपुर ।

वडामा रहेका व्यवसायको विवरण

क्र.स.

व्यवसायीको नाम

व्यवसाय/फर्मको नाम

ठेगाना

सम्पर्क नं.

दर्ता/नविकरणभए/नभएको (आर्थिक वर्ष समेत उल्लेखगर्ने  
कैफियत

गाउँकार्यपालिकाबाट स्वीकृत मिति : २०७९/०८/१५

आज्ञाले  
पदम राज जोशी  
प्रमुख प्रशासकीय अधिकृत

- १) प्रत्येक आर्थिक वर्षको लागि तोकिएको वार्षिक कर उक्त आ.व.को ३ महिनादिन भित्र बुझाई प्रमाणपत्र नविकरण गर्नुपर्नेछ । गाउँपालिकाबाट व्यवसायकर टोली खटाइएको अवस्थामा व्यवसायीको कार्यस्थलमै व्यवसाय प्रमाणपत्र नविकरण गर्न सकिनेछ ।
- २) व्यवसाय गरी आएको स्थान परिवर्तन गर्न परेमा वडा कार्यालयको सिफारिसमा गाउँपालिकाबाट पूर्व स्वीकृति लिनुपर्नेछ ।
- ३) व्यवसाय बन्द गर्नु परेमा व्यवसायीले गाउँपालिकाको सम्बन्धित वडा कार्यालयको सिफारिसमा कार्यालयबाट व्यवसाय बन्द भएको जनाउ पत्र अनिवार्य रूपमा लिनुपर्नेछ । अन्यथा व्यवसाय चालु नै रहेको मानी साल बसाली रूपमा कर लाग्नेछ ।
- ४) यो प्रमाणपत्र व्यवसाय गरेको स्थानमा सबैले देखिने गरी राखिनु पर्दछ, गाउँपालिकाको कर्मचारीहरुले हेर्न चाहेको बखतमा तुरुन्त देखाउनु पर्दछ ।
- ५) कुनै पनि किसिमको व्यवसायिक गतिविधिमा बाल श्रमिकहरु प्रयोग गर्न पाइने छैन । यदि सो गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरी व्यवसाय खारेजी समेत गर्न सकिनेछ ।
- ६) व्यवसायबाट उत्पादन हुने फोहोरमैला उचित व्यवस्थापन गर्ने दायित्व व्यवसायीको हुनेछ ।
- ७) व्यवसाय सञ्चालनको सिलसिलामा गाउँपालिकाबाट समय समयमा दिने निर्देशनको पालना गर्नु व्यवसायीको कर्तव्य हुनेछ ।
- ८) उल्लेखित शर्तनामाहरु पालना नगरेमा गाउँपालिकाले जनुसुकै बखतमा पनि यो प्रमाणपत्र रद्द गरी व्यवसाय बन्द समेत गर्न सक्नेछ ।
- ९) यो प्रमाणपत्र बेलडाडी गाउँपालिकाको स्थानीय कर प्रयोजनको लागि जारी गरिएको हो । कुनै पेशा वा व्यवसाय प्रचलित कानून बमोजिम कुनै निकायबाट अनुमति लिएर मात्र सञ्चालन गर्नुपर्ने भएमा सो समेत लिएरमात्र सञ्चालन गर्नु पर्नेछ ।

#### ४. व्यवसाय सञ्चालनको अनुमति लिनुपर्ने :

- (१) गाउँपालिकामा व्यवसाय दर्ता गरि सकेपछि अन्य सम्बन्धित निकायबाट प्रचलित कानून बमोजिम अनुमति लिनुपर्ने प्रावधान भएका पेशा, व्यवसाय, उद्योगधन्दा सञ्चालन गर्नुपूर्व सम्बन्धित निकायबाट अनिवार्य अनुमति लिनुपर्ने दायित्व सम्बन्धित व्यवसायीको हुनेछ ।
- (२) यस कार्यविधि बमोजिम गाउँपालिकाको कर प्रयोजनका लागि व्यवसाय दर्ता भएको आधारमा मात्र कुनै पनि पेशा, व्यवसाय, उद्योगधन्दा सञ्चालन गर्ने अनुमति पाएको मानिने छैन ।

#### ५. व्यवसाय दर्ताको लागि दरखास्त दिने र दर्ता गर्ने :

- (१) गाउँपालिका क्षेत्र भित्र कुनै व्यवसाय गर्दा गर्न चाहने व्यक्तिले अनुसूची-१ मा उल्लेखित ढाँचाको दरखास्त फाराम कार्यालयमा दिन सक्नेछ । यस्तो दरखास्त फाराममा देहायका विवरण तथा कागजतका प्रमाणहरु संगलन हुनुपर्छ ।

- (क) व्यवसायको नाम
- (ख) व्यवसाय रहने ठेगाना
- (ग) व्यवसायको प्रकृति : उद्योग, व्यापार, सेवा, पेशा आदी
- (घ) व्यवसायले कारोबार गर्ने मुख्य वस्तु सेवा तथा कामको विवरण
- (ङ) स्थिर चालु, पुँजीगत लगानी
- (च) व्यवसायीको नाम, ठेगाना र बाबु, बाजेको नाम
- (छ) व्यवसाय रहने घरधनी/जग्गाधनीको नाम, बहालमा भए बहाल सम्भौता को प्रतिलिपि
- (ज) समय समयमा नगरपालिकाले तोकिएको अन्य विवरणहरु
- (झ) व्यवसायीको नागरिकताको प्रतिलिपि
- (ञ) अन्यत्र व्यवसाय दर्ता र इजाजत प्राप्त भएको भए सोकोविवरण तथा इजाजत र दर्ता प्रमाणपत्रको प्रतिलिपि
- (ट) वडा कार्यालयको सिफारिस
- (ठ) भारतीय नागरिक भए भारतीय नागरिकताको प्रतिलिपि वा आधार कार्डको प्रतिलिपि

(२) उपदफा (१) बमोजिम निवेदन प्राप्त भएपछि कार्यालयले यस उपर आवश्यक जाँचबुझ समेत गरी चालु आर्थिक वर्षको आर्थिक ऐनमा तोकिए बमोजिमको वार्षिक कर एवं अन्य दस्तुरहरु लिई व्यवसाय दर्ता गर्नेछ ।

(३) माथि उपदफा (२) बमोजिम व्यवसाय दर्ता भएपछि कार्यालयले दर्ता भएको व्यवसायको विवरण अनुसूची-२ बमोजिमको व्यवसाय दर्ता कितावमा उल्लेखगरी निवेदकलाई अनुसूची-३ को ढाँचामा व्यवसायदर्ता प्रमाणपत्र उपलब्ध गराउनेछ ।

(४) कुनै व्यक्तिको नाममा एउटै उद्देश्य भएको एकभन्दा बढी स्थानमाव्यवसाय संचालन गर्नुपर्ने भएमा प्रचलित कानूनमा अन्यथा व्यवस्थागरेको अवस्थामा बाहेक छुट्टाछुट्टै व्यवसाय दर्ता गराउनु पर्नेछ ।

#### ६. कर बुझाउने दायित्व :

(१) कर बुझाउने दायित्व यस कार्यविधिको दफा ५ बमोजिम व्यवसाय दर्ता गरेको व्यक्ति, फर्म वा निजले तोकेको प्रतिनिधिको हुनेछ ।

(२) कुनै व्यवसाय एक भन्दा बढी व्यक्तिको नाममा संयुक्त दर्ता भएकोरहेछ भने सो मध्ये कुनै पनि व्यक्तिलाई कर बुझाउन बाध्य गर्नसकिनेछ ।

**७. व्यवसाय नविकरण गर्नुपर्ने :** दफा ५ बमोजिम दर्ता भएको व्यवसायआर्थिक वर्ष शुरु भएको ३ महिना भित्र वार्षिक कर तिरी प्रत्येक आर्थिकवर्षको लागि नविकरण गर्नु पर्नेछ ।

**८. व्यवसाय दर्ता तथा नविकरण शिविर सञ्चालन गर्न सकिने :** (१) दफा ५ बमोजिम दर्ता हुने तथा दफा ६ बमोजिम नविकरण गर्नुपर्नेप्रयोजनका लागि कार्यालयले स्थानीय आवश्यकता र औचित्यका आधारमावडा कार्यालय वा आमव्यवसायीलाई पायक पर्ने स्थानमा व्यवसाय दर्तातथा नविकरण शिविर सञ्चालन गर्न सकिनेछ । नगरपालिकाबाट व्यवसाय कर टोली खटाइएको अवस्थामा व्यवसायीको कार्यस्थलमै व्यवसाय दर्तातथा प्रमाणपत्र नविकरण गर्न सकिनेछ । व्यवसाय दर्ता तथा नविकरणकालागि नगरपालिकामा क्रियाशील व्यवसायिक तथा पेशागत संघ-संस्थाहरुसँग सहयोग लिइनुका साथै यस कार्यमा नगर प्रहरी परिचालन गर्नसकिनेछ ।

#### अनुसूची-३

#### कार्यविधिको दफा ५ को उपदफा (३) सँग सम्बन्धित

बेलडाँडी गाउँपालिका  
गाउँकार्यपालिकाको कार्यालय  
बेलडाडी, कंचनपुर ।

मिति :

व्यवसाय दर्ता प्रमाणपत्र

करदाता नं. .... दर्ता मिति : २०७ / / गते

प्रमाणपत्र नं. :

जिल्ला ..... गाउँपालिका वडा नं. ....

बस्ने

श्री ..... लाई निम्न

विवरण

अनुसारको व्यवसाय दर्ता गरी यो प्रमाणपत्र जारी गरिएको छ ।

व्यवसायीको ना. प्र.नं. : ..... जारी गर्ने जिल्ला : .....

जारी मिति : .....

व्यवसायको नाम : .....

व्यवसाय सञ्चालन मिति : .....

व्यवसाय रहने स्थान : .....

वाटोको नाम : ..... घर नं. .... टोल .....

व्यवसाय रहनेघर/जग्गाधनीको नाम : .....

व्यवसायको प्रकृति : .....

विवरण परिचय पाटी को साइज : .....

पूँजीगत लगानी (रु.मा) : .....

.....

संचालक

तयार गर्ने

जारी गर्ने

**अनुसूची-२**

**कार्यविधिको दफा ५ को उपदफा (३) सँग सम्बन्धित**

बेलडाँडी गाउँपालिका  
गाउँकार्यपालिकाको कार्यालय  
बेलडाँडी, कंचनपुर ।  
पेशा /व्यवसाय दर्ता किताब को नमुना  
आ.व. ....  
क्र.स.  
दर्ता मिति  
दर्ता नं.  
संचालन मिति  
कोड  
संचालक वा मुख्य व्यक्तिको नाम  
व्यवसाय वा फर्मको नाम फोटो  
ठेगाना  
वडा नं  
घर नं.  
फोन नं.  
व्यसायको किसिम  
कुल पूँजी  
श्रेणी  
आफ्नो वा बहाल  
प्रमाणित गर्नेको सही  
नविकरण

**९. विवरण हेरफेर गर्नुपर्ने भएमा अनुमति लिनुपर्ने :**

(१) दफा ५ बमोजिम व्यवसाय दर्ताको लागि पेश गरिएको निवेदनमा उल्लेखित विवरणहरूमध्ये केही कुरा हेरफेर गर्नुपर्ने भएमा सोकोजानकारी कार्यालयमा दिनुपर्नेछ ।  
(२) उपदफा (१) बमोजिम निवेदन परेमा कार्यालयले फिलडमा गई आवश्यक जाँचबुझ समेत गरी संसोधित प्रकृतिको व्यवसायकोतोकिएको कर र विवरण हेरफेर गरे वाफत रु. १,०००।- थप दस्तुरलाई विवरण संसोधन गरिदिनु पर्नेछ र सो व्यहोरा दर्ता किताब रप्रमाणपत्रमा समेत उल्लेख गरिदिनु पर्नेछ । व्यवसाय दर्ता भएको ३५दिनभित्र कार्यालयबाट कर्मचारी फिलडमा नगई कुनै विवरण हेरफेरगर्नुपर्ने अवस्था रहेमा निःशुल्क सेवा दिनुपर्नेछ । तर ३५ दिन कटेको अवस्थामा फिलडमा नभई जुनसुकै विवरण हेरफेर गर्दा समेत दस्तुर रु १,०००।- लाग्नेछ ।  
(३) व्यवसायको प्रकृति, कारोबार गर्ने वस्तु तथा सेवाको किसिम तथाव्यवसायको नाम आदि परिवर्तन गर्नुपरेमा नयाँ प्रकृतिको व्यवसायकोकर साविकको करको दर भन्दा बढी लाग्ने भएमा सो फरक कररकम समेत असुल गर्नु पर्नेछ ।

**१०. साभेदार थपघट र ठाउँसारी गर्नुपरेमा स्वीकृति लिनुपर्ने :**

(१) एक व्यक्ति वा एक भन्दा बढी व्यक्तिको नाममा दर्ता कायम भएको व्यवसायमा साभेदार थपघट गर्नु परेमा आवश्यक कागजात समेत संलग्न राखी कार्यालयमा निवेदन दिनुपर्नेछ ।  
(२) उपदफा (१) बमोजिम निवेदन परेमा सम्बन्धित कार्यालयले आवश्यक जाँचबुझ गरी चालु आर्थिक वर्ष सम्मको कर असुल गरी रु.१,०००।- दस्तुर समेत लाई साभेदार थपघट गरिदिनु पर्नेछ ।  
(३) नगरपालिका क्षेत्रभित्र एक स्थानमा सञ्चालनमा रहेको पेशा व्यवसायअर्को स्थानमा ठाउँसारीको लागि निवेदन परेमा कार्यालयको आर्थिक विकास शाखाले आवश्यक जाँचबुझ गरी चालु आर्थिक वर्ष सम्मकोकर असुल गरी कार्यालयमा भएको व्यवसायको लगत खारेजको सिफारिस जनाई सम्बन्धित वडा कार्यालयलाई पत्राचार गर्नु पर्नेछ । यसरी सिफारिस प्राप्त

भएको ठाउँ सारी हुने वडा कार्यालयले व्यवसाय दर्ता विवरणमा ठाउँ सारी जनाई साविकको वडा कार्यालयमा ठाउँसारीको जानकारी दिनु पर्नेछ ।

(४) उपदफा (३) बमोजिम ठाउँसारी भएको जनाउ प्राप्त भएपछि सिफारिस गर्ने वडा कार्यालयले आफ्नो व्यवसायको लगत किताबमा ठाउँसारी जनाई लगत खारेज गर्नु पर्नेछ ।

(५) उपदफा (४) बमोजिम लगत खारेजको सिफारिस भएपछि तोकिएकोसमयभित्र सम्बन्धित कार्यालयमा गई व्यवसायको दर्ता लगत कायमगर्नु करदाताको कर्तव्य हुनेछ ।

(६) उपदफा (३) बमोजिम ठाउँसारी गर्न चाहने करदाताले ठाउँसारी भईजाने व्यवसाय रहने ठेगानाको कर बुझाउनु पर्ने कार्यालयमा ठाउँसारीको लागि निवेदन पेश गरेपछि कार्यालयले आवश्यकजाँचबुझ गरी रु १,०००/- दस्तुर लिई सो व्यहोरा दर्ता प्रमाणपत्रमासमेत खुलाई व्यवसायको ठाउँसारी गरिदिनु पर्नेछ ।

(७) यस कार्यविधि बमोजिम ठाउँसारी भई आउने व्यवसायीको लगतखडा गर्ने कर्तव्य सम्बन्धित कार्यालयको हुनेछ ।

#### ११. कार्यालयले विवरण माग गर्न र निर्देशन दिन सक्ने :

(१) कुनै खास पेशा, व्यवसाय वा व्यापारको सम्बन्धमा केही कुरा बुझ्न आवश्यक ठानेमा कार्यालयले थप विवरण माग गर्न सक्नेछ । यसरी माग गरिएको विवरण उपलब्ध गराउने कर्तव्य सम्बन्धित व्यवसायीको हुनेछ ।

(२) उपदफा (१) बमोजिम विवरण उपलब्ध नगराएमा कार्यालयले सम्बन्धित पेशा तथा व्यवसाय स्थलमा गई आवश्यक जाँचबुझ गर्न सक्नेछ ।

(३) यस कार्यविधि बमोजिम दर्ता भएका पेशा, व्यवसाय संचालन गर्दासामाजिक सदाचार कायम राख्नु पर्नेछ । यस सम्बन्धमा कार्यालयले दिने निर्देशिकाको पालना गर्ने गराउने दायित्व सम्बन्धित व्यवसायीको हुनेछ ।

#### १२. व्यवसाय दर्ता खारेज गर्न सकिने :

(१) यस कार्यविधि बमोजिम कर लाग्ने व्यवसाय दर्ता भएपछि दर्ता खारेजीको निवेदन नपरेसम्म सो व्यवसाय चालु रहेको मानिनेछ ।

(२) उपदफा (१) बमोजिम निवेदन पर्नुभन्दा अधिसम्म व्यवसायसञ्चालनमै रहेको मानी कर निर्धारण गरी कर असुल उपर गरिनेछ ।

५. सम्पर्क फोन नं. .... मोबाईल नं. .... इमेल : .....

६. भाडामा भएको भए व्यवसाय रहने घर र जग्गा धनीको नाम, थर

.....

७. ठेगाना ..... वडा नं. .... घर नं. ....

८. व्यवसायको विवरण/प्रकृति : .....

९. पूँजीगत लगानी रु. ....

१०. फर्म/कम्पनीको नाम : .....

११. परिचय पाटीको साइज : (लम्बाई ..... चौडाई ..... वर्गफिट .....)

१२. अन्यत्र दर्ता भएको भए, दर्ता नं. .... /कार्यालय : .....

१३. संलग्न गर्नुपर्ने कागजातहरु :

आफ्नै घर जग्गा भए जग्गा धनि प्रमाणपत्रको प्रतिलिपि-१,

भाडामा बस्नेभए भाडा रकम र भुक्तानी तरिका समेत खुलेको वहाल सम्झौतापत्र-१,

नागरिकता प्रमाणपत्रको प्रतिलिपि-१,

विदेशी नागरिकको हकमा नेपालस्थित राजदुतावासबाट व्यवसायीको नाममा जारी कागजात-१,

व्यवसायीको हालसालैको पासपोर्ट साइजको फोटो २ प्रति, फर्म कम्पनी

भएमा दर्ता,इजाजत प्रमाणपत्र र आन्तरिक राजस्व कार्यालयमा अधिल्लो

आ.व.सम्मको कर तिरेको करदाता प्रमाणपत्रको प्रतिलिपि ।

.....

मिति: .....

निवेदकको दस्तखत

कार्यालय प्रयोजनका लागि मात्र :

निवेदन दस्तुर : ..... दर्ता दस्तुर ..... व्यवसाय कर .....

परिचय पाटी दस्तुर ..... जरिवाना ..... जम्मा .....

व्यवसाय प्रमाणपत्र नं. ....

मिति : .....

.....

.....

पेश गर्ने ठीक छ भनि प्रमाणित गर्ने

स्वीकृत गर्ने

**२४. बाधा अड्काउ फुकाउने अधिकार :**

- (१) यस कार्यविधि कार्यान्वयनको सिलसिलामा कुनै बाधा अड्काउ परेमासो फुकाउने अधिकार नगरपालिकालाई हुनेछ ।  
 (२) प्रचलित ऐन, नियम र यस कार्यविधिको मूलभूत कुरालाई असर नपर्नेगरी दफा (१) बमोजिमको बाधा फुकाउने अधिकारको प्रयोग गाउँ कार्यपालिकाले गर्न सक्नेछ ।

**अनुसूची-१**

**कार्यविधिको दफा ४ को उपदफा (१) सँग सम्बन्धित व्यवसाय दर्ता/नविकरण निवेदन फाराम**

श्रीमान् प्रमुख प्रशासकीय अधिकृत ज्यू,  
 बेलडाँडी गाउँपालिका  
 गाउँकार्यपालिकाको कार्यालय  
 बेलडाडी, कंचनपुर ।

विषय : व्यवसाय दर्ता/नविकरण सम्बन्धमा ।

मैले/हामीले निम्न स्थानमा व्यवसाय दर्ता/नविकरण गर्न लागेकाले आवश्यककागजात सहित दरखास्त गर्न आएका छु/छौं । नियमानुसार लाग्ने कर बुझाउनुको साथै नगरपालिकाबाट समय-समयमा दिइने आदेश/निर्देशन समेतपालन गर्न मञ्जुर छु/छौं । साथै मैले/हामीले पेश गरेको कागजात तथाविवरणहरु ठीक साँचो रहेको र फरक परे कानून बमोजिम कार्वाही भएमा मञ्जुरछु/छौं ।

१. व्यवसायीको नाम, थर : .....  
 (फर्म कम्पनीको हकमा मुख्य व्यक्तिको नाम)  
 २. स्थायी ठेगाना ..... जिल्ला ..... गा.पा./न.पा. ....  
 वडा नं. .... मार्ग ..... घर नं. ....  
 ३. बाबुको नाम, थर : .....  
 ४. व्यवसाय रहने स्थानको ठेगाना : वडा नं. .... मार्ग ..... घर नं. ....

(३) ऐन, नियमावली र यस कार्यविधि बमोजिम दर्ता भएको व्यवसाय बन्दगर्न चाहेमा मुनासिब कारण खोली व्यवसायीले सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ ।

(४) उपदफा (३) बमोजिम निवेदन प्राप्त भएपछि वडा कार्यालयले आवश्यक जाँचबुझ गरि चालु आर्थिक वर्षसम्मको कर रकम र व्यवसाय खारेजीको लागि नगरपालिकामा सिफारिस सहित पठाउनुपर्नेछ । गाउँपालिकाले कागजात अध्ययन गरी लगत कट्टा बापत रु.५००/- दस्तुर लिई लगत कट्टा गरिदिनु पर्नेछ ।

(५) प्रचलित कानून विपरितको कारोबार गरेमा वा पेशा संचालन गरेमावा व्यवसाय संचालन सम्बन्धमा कार्यालयले दिएको निर्देशन बारम्बारउलंघन गरेमा कार्यालयले व्यवसायको दर्ता खारेजी गरी बाँकीबक्यौता कर तथा जरिवाना सरकारी बाँकी सरह व्यवसायीबाट असुल गर्नेछ ।

(६) यस कार्यविधिमा जुनसुकै कुरा लेखिएको भएतापनि व्यवसाय खारेजवा लगत कट्टा गर्नु पूर्व व्यवसायीलाई सफाई पेश गर्ने पर्याप्त मौका दिनु पर्नेछ ।

**१३. जरिवाना तथा थप दस्तुर लाग्ने :**

(१) कार्यविधिमा तोकिएको समयभित्र कर नबुझाएमा कर बुझाउनेदायित्व भएको आर्थिक वर्षको लागि सम्बन्धित आर्थिक वर्षकोअन्तसम्मको लागि लाग्ने करमा १० प्रतिशत जरिवाना लिई असुलउपर गरिनेछ ।

(२) एक आर्थिक वर्ष समाप्त भएपछि पनि कर नबुझाएमा कार्यालयले प्रत्येक आर्थिक वर्षको लागि लाग्ने कर रकमको वार्षिक गाउँपालिकाको आर्थिक ऐनले निर्दिष्ट गरे अनुसारको दरले जरिवाना लगाई कर तथा जरिवाना रकम असुल उपर गरिनेछ ।

**१४. प्रतिलिपि दिन सक्ने :** व्यवसायको दर्ता प्रमाणपत्र हराएमा, च्यातिएमा,नविकरण गर्ने महल खाली नभएमा वा यस्तै अन्य कारणले प्रमाणपत्रउपलब्ध गराउनु पर्ने भएमा यस सम्बन्धमा कार्यालयले आवश्यक जाँचबुझ गरी प्रतिलिपि दस्तुर रु ५००/- लिई नयाँ प्रतिलिपि प्रमाणपत्र जारी गर्न सक्नेछ ।

**१५. व्यवसाय संचालन नभएको सिफारिस दिन सक्ने :** प्रचलित कानून बमोजिमदर्ता भएका व्यवसाय सञ्चालन नै नभएकोले सोको व्यहोरा

सम्बन्धितनिकायमा सिफारिसको लागि कार्यालयमा निवेदन पर्न आएमा सोसम्बन्धमा आवश्यक जाँचबुझ गरी सो व्यहोरा प्रमाणित भएमा रु.१,०००/- दस्तुर लिई माग बमोजिमको व्यहोरा सिफारिस उपलब्ध गराउन सकिनेछ ।

**१६. व्यवसाय दर्ता/नविकरण नगरी संचालन गरेमा कारवाही हुने :**

(१) प्रचलित कानून र यस कार्यविधि बमोजिम दर्ता नगरी कुनै पनिव्यवसाय गाउँपालिका क्षेत्रभित्र संचालन गरेको पाइएमा वडा कार्यालय वा कार्यालयले सम्बन्धित व्यवसायीलाई ३५ दिनको म्याद दिई व्यवसाय दर्ता गर्नको लागि पत्राचार गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम व्यवसाय दर्ताका लागि जनाउ दिएको मितिले३५ दिनभित्र कार्यालयमा गई व्यवसाय दर्ता नगरेमा सम्बन्धितव्यक्तिको हकमा नगरपालिकाबाट प्रवाह हुने सबै किसिमकाव्यवसायिक सेवा सुविधाहरु बन्द गर्न सकिनेछ ।

(३) उपदफा (२) बमोजिम सेवा सुविधा रोक्का राखेपछि ३ महिनाभित्र पनि व्यवसाय दर्ता नविकरण नगरी व्यवसाय संचालन गरेमानियमनकारी निकायको सहयोगमा वा व्यवसायको प्रकृति हेरीनगरपालिका कार्यालयले कर तिर्न अटेर गर्ने व्यवसायीको व्यवसायबन्द गरी लाग्ने कर, जरिवाना र अन्य दस्तुर प्रचलित कानून बमोजिम असुल उपर गरिनेछ ।

**१७. प्रोत्साहन र सहजीकरण सम्बन्धी व्यवस्था :** कृषिजन्य उद्योग संचालन गर्ने,स्थानीय बासिन्दालाई रोजगारी प्रदान गर्ने, स्थानीय उत्पादनलाई बजारप्रदान गर्ने, लक्षित वर्ग (एकल महिला, महिला, सीमान्तकृत, उत्पीडित,विपन्न साथै युवा) लाई उच्चमशीलता प्रवर्द्धनको लागि अनुदान प्रदान गर्नसकिनेछ । यस्ता अनुदान तथा सहूलियतका लागि वार्षिक नीति तथा कार्यक्रममा समेटी आवश्यक बजेट विनियोजन गरिनेछ ।

**१८. श्रमिक सम्बन्धी व्यवस्था :** उद्योग/व्यवसायले नेपालको प्रचलित श्रम ऐनतथा श्रमसँग सम्बन्धित प्रचलित नियम कानूनको पूर्ण पालना गर्नुपर्नेछ । अन्यथा हुन गएको उजुरी वा जानकारी आएमा आवश्यक कारवाहीगरिनेछ ।

**१९. वातावरण तथा भौगोलिक प्रभाव :** खानी उत्खनन, रासायनिक पदार्थउत्पादन तथा प्राकृतिक श्रोत साधन प्रयोग गरि संचालन गरिने

उद्योग संचालन पूर्वअनिवार्य रूपमा वातावरणीय प्रभाव मूल्याङ्कन गरि विज्ञको सिफारिस बमोजिम अनुमति दिने वा नदिने अधिकार गाउँपालिका सँग निहित रहनेछ । साथै गाउँपालिकाभित्र सञ्चालित सम्पूर्ण उद्योग व्यवसायले आफुले उत्पादन गरेको फोहोर, प्रदुषण व्यवस्थापन गर्ने जिम्मेवारी लिनुपर्नेछ ।

**२०. उद्योग तथा व्यवसायको सामाजिक उत्तरदायित्व :** व्यवसायीले नाफाको प्रचलित कानून बमोजिम तोकिएको अंश सामाजिक उत्तरदायित्व शीर्षकमाछुट्याई नगरपालिकाभित्र सामाजिक सेवामा खर्च गर्नु पर्नेछ । कार्यालयलेस्थानीय आवश्यकता र औचित्यका आधारमा व्यवसायीलाई सामाजिक उत्तरदायित्व शीर्षकमा छुट्याइएको रकम खर्च गर्ने क्षेत्र तोक्न सक्नेछ । सामाजिक सेवामा गरिएको खर्चको विवरण कार्यालयमा उपलब्ध गराउने दायित्व व्यवसायीको हुनेछ ।

**२१. मूल्य निर्धारण, सेवा तथा उत्पादनको गुणस्तर मापदण्ड तथा अनुगमन :** कालोबजारी, गुणस्तरहीन सेवा वा वस्तु तथा म्याद गुज्रिएका वस्तुको विक्रीवितरण, अधिक मूल्यमा कारोबार तथा आफूखुशी मूल्य वृद्धिलाई दण्डनीयठहर गरिनेछ । गुणस्तर र मूल्य निर्धारणको लागि संघ वा प्रदेश तहकाप्राविधिक र संस्थागत जिम्मेवार निकायको नीति तथा मापदण्डलाई समेत श्रोतको रूपमा प्रयोग गरिनेछ । अनुगमन तथा मूल्याङ्कन गर्न विज्ञ,उपभोक्ता प्रतिनिधि, जनप्रतिनिधि, व्यवसायी, सुरक्षा निकाय सम्मिलित बजार अनुगमन समितिले काम गर्नेछ ।

**२२. वडा कार्यालयले अभिलेख राख्नुपर्ने :** आफ्नो वडाभित्र सञ्चालनमा रहेकाव्यापार, व्यवसायको अभिलेख अनुसूची ४ बमोजिमको ढाँचामा अद्यावधिकराखी त्यसको विवरण गाउँपालिकाको कार्यालयमा उपलब्ध गराउनुपर्ने दायित्व सम्बन्धित वडा कार्यालयको हुनेछ ।

**२३. अधिकार प्रत्योजन गर्न सकिने :** यस कार्यविधि कार्यन्वयनको लागि कार्यपालिका बैठकले प्रमुख प्रशासकिय अधिकृत र प्रमुख प्रशासकिय अधिकृतले मातहतका अन्य अधिकृतहरु तथा वडा सचिवहरुलाई अधिकार प्रत्यायोजन गर्न सक्नेछ ।